



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ५) मुकाम: बुटवल, पुस १३ गते, २०७८ साल (अतिरिक्ताङ्क ३२)

भाग २

प्रदेश सरकार

कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सूचना

प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्मन्धी ऐन, २०७५ को दफा १९ बमोजिम प्रदेश सरकारले उक्त ऐनको अनुसूचीमा देहाय बमोजिम हेरफेर गरेको छ ।

१. अनुसूची-१ को पदाधिकारी तथा सदस्यको सुविधा शीर्षकको टेबुलको छैठौं कोलमको शीर्षकमा रहेको “सत्तापक्षको प्रमुख सचेतक र सभापति” भन्ने शब्दहरूको सट्टा “सभापति, सत्तापक्षमा प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतक” भन्ने शब्दहरू राखिएका छन् ।
२. अनुसूची-१ को सातौं कोलमको शीर्षकमा रहेको “विपक्षी दलको प्रमुख सचेतक / सत्तापक्षको सचेतक / दलको प्रमुख सचेतक” को सट्टा “दलको नेता/ दलको प्रमुख सचेतक / सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतक” भन्ने शब्दहरू राखिएका छन् ।
३. अनुसूची-१ को क्र.सं. ३ मा रहेका आवाश सुविधा अन्तर्गत विपक्षी दलको नेताको कोलममा रहेको “१५०००।-” को सट्टा “२५०००।-” र सभामुख र उपसभामुख वाहेक अन्य बाँकी कोलममा रहेको “१५०००।-” को सट्टा “१७०००।-” राखिएको छ ।
४. अनुसूची-१ को क्र. सं. ५ मा रहेको सवारी इन्धन सुविधा अन्तर्गत सभामुखको कोलममा रहेको “२००।-” को सट्टा “२४०।-” उपसभामुख र विपक्षी दलको नेताको कोलममा रहेको “१५०।-” को सट्टा “२००।-” राखिएको छ ।
५. अनुसूची-१ को क्र.सं. ५ र ६ मा रहेको सवारी इन्धन र भौतिक सुविधा अन्तर्गत “विपक्ष दलको प्रमुख सचेतक/ सत्तापक्षका सचेतक / दलको प्रमुख सचेतकको कोलममा रहेको १५० (विपक्षी दलको प्रमुख सचेतकलाई मात्र)” भन्ने शब्दहरू झिकिएका छन् ।
६. अनुसूची-१ को द्रष्टव्यका क्र.सं. २ मा रहेका “सत्ता पक्षको सचेतक विपक्षको दलको सचेतक र दलको प्रमुख सचेतक” भन्ने शब्दहरूको सट्टा

“दलको नेता, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतक” भन्ने शब्दहरू राखिएका छन् ।

७. अनुसूची-२ को निजि सचिवालय र स्वकीय कर्मचारी सुविधाको कोलम शीर्षकमा रहेको “सत्ता पक्षको प्रमुख सचेतक / विपक्षी दलको प्रमुख सचेतक” भन्ने शब्दहरूको सट्टा “सभापति, सत्ता पक्षको प्रमुख सचेतक र विपक्षी दलको प्रमुख सचेतक” भन्ने शब्दहरू राखिएका छन् ।
८. अनुसूची-२ को सभापति भन्ने कोलम हटाइएको छ ।
९. अनुसूची-२ मा “दलका नेता” भन्ने शब्दको सट्टा “दलका नेता, दलको प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलका सचेतक” भन्ने शब्दहरू राखिएका छन् ।
१०. अनुसूची-२ को क्र.सं. ९ मा रहेको अथिति सत्कार सुविधा अन्तर्गत विपक्षीदलको नेता र उपसभामुखको शेलमा रहेको “३०००।-” को सट्टा “५०००।-” राखिएको छ ।

आज्ञाले,
राजेन्द्र थापा
प्रदेश सचिव